

त्रैमासिक कर बुलेटिन

(सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ सँग सम्बन्धि)

२०७९ माघदेखि चैत्र मसान्त सम्म



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय, दाङ

करदाता सेवा कार्यालय चकचके

जसपुर, प्युठान

१. कार्यालयको स्वरूप र प्रकृति	1
२. कार्यालयको काम, कर्तव्य र अधिकार	1
३. कार्यालयमा रहने कर्मचारी सङ्ख्या र कार्य-विवरण	1
३.१ सङ्गठन संरचना र वर्तमान अवस्था	1
३.२ कार्यरत कर्मचारीहरूको विवरण	2
४. कार्यालयबाट प्रदान गरिने सेवा	2
५. सेवा प्रदान गर्ने कार्यालयका शाखा र जिम्मेवार अधिकारी	2
५.१ शाखा र जिम्मेवार अधिकारी	2
५.२ शाखागत कार्य विवरण	3
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	4
७. निर्णय गर्ने प्रक्रिया र अधिकारी	5
८. निर्णयमाथि उजुरी सुन्ने अधिकारी	5
९.१ त्रैमासिक कार्य प्रगति विवरण	5
९.२ त्रैमासिक अवधि (२०७९ माघ - २०७९ चैत्र मसान्त) मा सम्पादित अन्य महत्वपूर्ण कार्यहरू	6
१०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण	6
११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची	7
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी अद्यावधिक विवरण	7
१३. तोकिएबमोजिमका अन्य कार्य	7
१३.१ सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह सुदृढीकरणका लागि भएका प्रयास	7
१३.२ करदाता सेवा कार्यालय चकचके, प्युठानद्वारा कर शिक्षा कार्यक्रम सञ्चालन	8
१४. विविध : कर शिक्षा सूचना	9
१५. सम्पर्क-सूत्र	9

त्रैमासिक कर बुलेटिन

(२०७९ माघदेखि २०७९ चैत्र मसान्त)

१. कार्यालयको स्वरूप र प्रकृति

करदाता सेवा कार्यालय चकचके, प्युठानको कार्यक्षेत्र अन्तरगतका प्रमुख व्यापारिक केन्द्रहरूमा प्युठान जिल्लाको प्युठान नगरपालिकास्थित बागदुल्ला, बिजुवार; स्वर्गधारी नगरपालिकाको भिङ्ग्री; सरुमारानी गाउँपालिकाको दर्भानबजार; मल्लरानी गाउँपालिकाको खलंगाबजार (सदरमुकाम) एवं रोल्पा जिल्लाको लिवाङबजार तथा सुलीचौर बजारमा अवस्थित छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङको मातहत रही सेवा-प्रवाह गर्ने गरी मिति २०७७ असार १७ मा यस कार्यालयको स्थापना भएको हो। यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा-प्रवाह गर्दछ। यस कार्यालयले राजस्व सङ्कलनका अतिरिक्त नयाँ व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्रदान, व्यक्तिगत स्थायी लेखा नम्बर जारी, विथहोल्डिङ स्थायी लेखा नम्बर प्रदान, व्यावसायिक/व्यक्तिगत कर चुक्ता प्रदान, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजतपत्र प्रदान, मूल्य अभिवृद्धि कर समायोजन प्रदानजस्ता कार्यहरूको कर प्रशासन गर्दछ। यस कार्यालयको कार्यालय कोड ३०५०४५५०१ हो।

२. कार्यालयको काम, कर्तव्य र अधिकार

यस कार्यालयले प्युठान, रोल्पा जिल्लाका अधिकांश (गंगादेव, त्रिवेणी र रुन्टीगढी गाउँपालिकाबाहेक) भाग गरी २ जिल्लाभित्र करदाता सेवा सँग सम्बन्धित सेवा प्रवाह गर्दछ। यस कार्यालयको काम, कर्तव्य र अधिकार निम्नबमोजिम रहेको छः

- आय कर प्रशासनसम्बन्धी कार्य।
- मूल्य अभिवृद्धि कर प्रशासनसम्बन्धी कार्य।
- अन्तःशुल्क प्रशासनसम्बन्धी कार्य।
- स्थायी लेखा नम्बर प्रदान।
- करचुक्ता प्रमाणपत्र प्रदान।
- कर शिक्षा तथा कर चेतना कार्यक्रमसम्बन्धी कार्य।
- बजार अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्य।

३. कार्यालयमा रहने कर्मचारी सङ्ख्या र कार्य-विवरण

३.१ सङ्गठन संरचना र वर्तमान अवस्था

क्र. सं.	पद	सेवा/समूह	दरबन्दी सङ्ख्या	पदपूर्तिको अवस्था	रिक्त पद	कैफियत
१.	कर अधिकृत	नेपाल प्रशासन/राजस्व	१	१	-	
२.	नायब सुब्बा	नेपाल प्रशासन/राजस्व	२	२	-	
३.	डाटा इन्ट्री सुपरभाइजर (डा.इ.सु.)/कम्प्युटर अपरेटर	विविध	१	१ (करार)	-	
४.	ह. स. चा.	-	१	१ (करार)	-	
५.	कार्यालय सहयोगी	-	१	१ (करार)	-	
जम्मा			६	६	-	

[Type text]

३.२ कार्यरत कर्मचारीहरूको विवरण

क्र. सं.	नाम र थर	पद	कैफियत
1.	श्री सनु काफ्ले	कर अधिकृत	
2.	श्री हेतुराम पुन	नायब सुब्बा	
3.	श्री राकेशकुमार साह सोनी	नायब सुब्बा	
4.	श्री सुमन चौधरी	डा.ई.सु.	
5.	श्री ढकबहादुर बस्नेत	ह. स. चा.	काज आ.रा.का.तुलसीपुर दाङ
6.	श्री भोजबहादुर घर्तीमगर	का. स.	
7.	श्री नमी हौजाली	स्विपर	

४. कार्यालयबाट प्रदान गरिने सेवा

- Personal PAN, Business PAN, Withholder-PAN प्रदान।
- मूल्य अभिवृद्धि कर दर्ता र अन्तःशुल्क इजाजतपत्र जारी तथा नवीकरण।
- करदाताको बायोमेट्रिक।
- विद्युतीय बीजक अनुमति प्रदान।
- कर चुक्ता प्रमाणपत्र जारी।
- स्थायी लेखा नं.को दर्ता खारेजी वा स्थगन।
- करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी, कारोबार थपलगायत सुरु दर्ता निकायबाट भएको संशोधनलाई अद्यावधिक।
- करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन।

५. सेवा प्रदान गर्ने कार्यालयका शाखा र जिम्मेवार अधिकारी

५.१ शाखा र जिम्मेवार अधिकारी

क्र. सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नं.
1.	सेवा शाखा/सङ्कलन शाखा (एउटै कक्षबाट सञ्चालन)	श्री सनु काफ्ले	9857836056
		श्री हेतुराम पुन	
		श्री राकेशकुमार साह सोनी	
		श्री सुमन चौधरी	
2.	प्रशासन शाखा	श्री हेतुराम पुन	
3.	आर्थिक प्रशासन शाखा	श्री धन बहादुर आले	
4.	बायोमेट्रिक -;jlf zfxa_	श्री सुमन चौधरी	
5.	दर्ता/चलानी/फायल/सोधनी -;jlf zfxa_	श्री भोजबहादुर घर्ती मगर	

५.२ शाखागत कार्य विवरण

५.२.१ सेवा शाखा/बायोमेट्रिक शाखा

१. बायोमेट्रिक विवरण लिने
२. व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने,
३. व्यवसाय दर्ता गर्ने,
४. कारोबारको विवरण अद्यावधिक गर्ने (PDCR),
५. व्यवसायको ठाउँसारी गर्ने,
६. व्यवसाय खारेजीसम्बन्धी कार्य।

५.२.२ सङ्कलन शाखा

१. कर चुक्ता प्रमाणपत्र जारी गर्ने,
२. मूल्य अभिवृद्धि कर समायोजनसम्बन्धी कार्य गर्ने,
३. आयकर तथा मूल्य अभिवृद्धि कर बक्यौता असुलीसम्बन्धी कार्य,
४. बजार अनुगमन,
५. राजस्व भौचर संशोधन (Voucher PDCR),
६. द्रुत कर परीक्षणसम्बन्धी कार्य।

५.२.३ आर्थिक प्रशासन शाखा

१. आन्तरिक राजस्व विभागबाट प्राप्त अखितयारी आम्दानी बाँध्ने ।
२. विभिन्न खर्च शीर्षकहरूमा खर्च गर्नको लागि गोस्वारा भौचर तयार गर्ने ।
३. गोस्वारा भौचरअनुसार भुक्तानी आदेश तयार गरी स्वीकृतिका लागि पेस गर्ने ।
४. स्वीकृत भुक्तानी आदेश को.ले.नि.का. पठाई निकासालिने र खर्चको भुक्तानी गर्ने।
५. बैंक दाखिला राजस्व रकम दैनिक गोस्वारा भौचर उठाउने तथा सो को दैनिक/मासिक/वार्षिक फाँटवारी तयार गरी प्रतिवेदन गर्ने।
६. कार्यालयमा प्राप्त हुन आएको धरौटी रकम धरौटी खातामा जम्मा गर्ने, नियमानुसार फिर्ता गर्ने, सदरस्याहा गर्ने र फाँटवारी तयार गरी प्रतिवेदन गर्ने।
७. मासिक प्रतिवेदन तयार गरी को.ले.नि.का. र तालुक मन्त्रालयमा पठाउने।
८. आर्थिक प्रशासनसँग सम्बन्धित सेस्ता सुरक्षित साथ राख्ने।
९. कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराउने र महालेखापरीक्षकको कार्यालयबाट खटिइआएको टोलीबाट अन्तिम लेखा परीक्षण गराउने।
१०. लेखा परीक्षणबाट बेरुजु देखिन आएमा सम्परीक्षण गराउने र फर्छ्यौट गराउने।

५.२.४ प्रशासन तथा जिन्सी शाखा

१. कार्यालयको दर्ता, चलानी तथा चिठ्ठीपत्र आदानप्रदानलाई व्यवस्थित बनाउने,
२. कार्यालयमा आवश्यक पर्ने सामानहरूको खरिद आदेश स्वीकृत गराई खरिद गर्ने,

[Type text]

३. खरिद भएका सामानहरूको बिल संलग्न राखी दाखिला रिपोर्ट बनाई जिन्सी खातामा आम्दानी बाँध्ने,
४. जिन्सी खाताहरू अद्यावधिक गर्ने,
५. कार्यालयमा रहेका प्रयोगमा ल्याउन नसकिने पुराना र जीर्ण जिन्सी सामानहरूको लगत तयार गरी लिलामसम्बन्धी कार्य गर्ने,
६. आर्थिक वर्षको अन्तिममा जिन्सी निरीक्षण गराउने,
७. जिन्सी सामानहरू भण्डारणमा सुरक्षित साथ राख्ने,
८. कार्यालयका प्रत्येका कोठामा बिन कार्ड तयार गरी राख्ने।

५.२.५ फाइल शाखा

१. फाइल संरक्षणसम्बन्धी कार्य,
२. फाइल व्यवस्थापनसम्बन्धी कार्य।

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

करदाताहरूलाई कर सङ्कलनलगायतका कर प्रशासनसम्बन्धी सेवा प्रदान गर्ने ध्येयले करदाता सेवा कार्यालयहरूको स्थापना भएको हो। यस कार्यालयले प्रवाह गर्ने मुख्य मुख्य सेवा, लाग्ने दस्तुर र सेवा प्राप्त गर्न लाग्ने अवधिलाई देहायबमोजिम तालिकीकरण गरिएको छ।

सि.नं.	प्रवाह हुने सेवाको विवरण	लाग्ने कर रकम	लाग्ने समय (सामान्य अवस्थामा)	जिम्मेवार शाखा
१.	व्यावसायिक स्थायी लेखा नं. (BPAN)/व्यक्तिगत स्थायी लेखा नं. (PPAN) दर्ता प्रमाणपत्र	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
2.	दाखिला गर्नुपर्ने अनुमानित करको विवरण, किस्ताबन्दीमा कर दाखिला, आय विवरण दाखिला गर्ने म्याद थप र आय विवरण दाखिला	विवरणमा उल्लिखित राजस्व रकम दाखिला गर्ने	सोही दिन	करदाता सेवा शाखा/करदाता स्वयंले जुनसुकै स्थानबाट
3.	मू.अ.कर विवरण, अन्तःशुल्क विवरण र अग्रिम कर कट्टीको विवरण पेस तथा कर दाखिला	विद्युतीय माध्यमबाट समेत कर दाखिला गर्न सकिने	सोही दिन	करदाता सेवा शाखा/करदाता स्वयंले जुनसुकै स्थानबाट
4.	कर चुक्ता प्रमाणपत्र	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
5.	आयकर छुटको प्रमाणपत्र र नवीकरण	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
6.	व्यवसायसँग सम्बन्धित विवरण संशोधन/परिवर्तन	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
7.	अन्तःशुल्क इजाजतपत्र नवीकरण	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा/करदाता स्वयंले जुनसुकै स्थानबाट
8.	विद्युतीय बीजक अनुमति	निःशुल्क	स्थलगत निरीक्षण गरिसकेपछि	करदाता सेवा शाखा
9.	राजस्व दाखिला गरेको भौचर संशोधन	निःशुल्क	सोही दिन	सङ्कलन शाखा

[Type text]

सि.नं.	प्रवाह हुने सेवाको विवरण	लाग्ने कर रकम	लाग्ने समय (सामान्य अवस्थामा)	जिम्मेवार शाखा
	(PDCR)			
10.	कर बक्यौता हिसाब मिलान	निःशुल्क	सोही दिन	सङ्कलन शाखा
11.	मूल्य अभिवृद्धि कर समायोजन	निःशुल्क	सोही दिन	सङ्कलन शाखा
12.	स्थायी लेखा नं. (PAN) दर्ता स्थगन/खारेजी	निःशुल्क	कागजात प्रमाण पेस गरेका आधारमा	करदाता सेवा शाखा/सङ्कलन शाखा
13.	फाइल स्थानान्तरण/करदाताको कार्यक्षेत्र परिवर्तन गर्ने कार्य	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
14.	आर्थिक प्रशासनसम्बन्धी कार्य	निःशुल्क	ऐनले तोकेबमोजिम	आर्थिक प्रशासन शाखा
15.	दर्ता, चलानी, फाराम, निवेदनको ढाँचा र सोधनी	निःशुल्क	सोही दिन	दर्ता, चलानी तथा सोधनी शाखा

द्रष्टव्यः

1. भुक्तानी गर्नुपर्ने राजस्व रकम विद्युतीय माध्यमबाट वा बैङ्कमा दाखिला गर्ने प्रबन्ध रहेको छ। त्यसरी दाखिला हुने राजस्व रकमबाहेक कार्यालयमा पेस गर्ने निवेदन, विवरण तथा फारामहरू एवं सबै प्रकारका सेवाबापत कुनै शुल्क, दस्तुर बुझाउनु नपर्ने।
2. बायोमेट्रिक दर्ताका लागि सम्बन्धित करदाता अनिवार्य उपस्थित हुनुपर्ने। अन्य कार्यका लागि करदाता उपस्थित हुन नसकेमा अख्तियारनामा संलग्न हुनुपर्ने।
3. माथि उल्लिखित समयावधि सबै कागजात पेस भएको र सामान्य अवस्थामा भएमा बढी कार्यचाप (भिड) भएको अवस्थामा पालोअनुसार निरन्तर सेवा दिइने।

सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा सुझाव भएमा कार्यालय प्रमुखसमक्ष (कोठा नं. ०३) मा सम्पर्क राख्न सकिने। साथै कार्यालयमा रहेको सुझाव पेटिकामा वा टेलिफोनबाट वा इमेलमा समेत गुनासो तथा सुझाव राख्न सकिने।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

नायब सुब्बा/डा.ई.सु. बाट टिप्पणी उठान/पेस भई कर अधिकृत (कार्यालय प्रमुख) बाट निर्णय हुने व्यवस्था छ।

८. निर्णयमाथि उजुरी सुन्ने अधिकारी

कार्यालयबाट हुने निर्णयका सम्बन्धमा उजुरी सुन्ने अधिकारी आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक।

९. सम्पादन गरेको कामको विवरण

९.१ त्रैमासिक कार्य प्रगति विवरण

यस कार्यालयबाट संवत् २०७९ माघदेखि २०७९ चैत्र मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरू देहायबमोजिम छन्:

क्र. सं.	परिसूचक	३ महिनाको संयुक्त लक्ष्य	सम्पादन /परिणाम	प्रगति प्रतिशत	कैफियत
----------	---------	--------------------------	-----------------	----------------	--------

[Type text]

				त	
1.	राजस्व सङ्कलन (रु.)	129990270.00	91139513.83	70	
2.	स्थायी लेखा नम्बर (व्यवसाय) दर्ता सङ्ख्या	386	364	95	
3.	व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता सङ्ख्या	462	601	130	
4.	मूल्य अभिवृद्धि कर दर्ता सङ्ख्या	-	26	१००	
5.	अन्तःशुल्क इजाजत/नवीकरण	212	49	24	
6.	स्रोतमा करकट्टी गर्ने सरकारी निकायकाले लिने स्थायी लेखा नम्बर (WPAN)दर्ता सङ्ख्या	-	22	१००	
7.	बजार अनुगमन सङ्ख्या	45	51	113	
8.	करदाता शिक्षा सङ्ख्या	1	1	100	

९.२ त्रैमासिक अवधि (२०७९ माघ - २०७९ चैत्र मसान्त) मा सम्पादित अन्य महत्वपूर्ण कार्यहरू

1. कर शिक्षा कार्यक्रम: मिति २०७९ चैत्र ०१ मा प्युठान जिल्लाको माण्डवी गा.पा., सरुमारानी गा.पा तथा स्वर्गद्वारी नगरपालिकाका उद्योगी तथा व्यावसायीहरू समेटेर विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा माण्डवी गाउँपालिकाको सभाहलमा करशिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
2. कर बक्यौता सङ्कलनका लागि विशेष प्रयास: आयकर तथा मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदाताहरूलाई उक्त बक्यौता कर दाखिला गर्न निरन्तर फोन सम्पर्क, सङ्कलन भ्रमण जस्ता महत्वपूर्ण प्रयास उपलब्धिपूर्ण।
3. सम्पर्क: कार्यजिल्लाभित्रका सबै सरकारी विद्यालयहरूलाई अनिवार्य विथहोल्डिङ स्थायी लेखा नम्बर लिनका लागि पालिकामार्फत फोन सम्पर्क गरिएको।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण

१०.१ कार्यालय प्रमुखको विवरण

क्र. सं.	कार्यालय प्रमुखको नाम/थर	पद र श्रेणी	सम्पर्क नम्बर	इमेल	कैफियत
१	सनु काफ्ले	कर अधिकृत, रा. प. तृतीय	9857836056	tso-chakchake@ird.gov.np	


१०.२ सूचना अधिकारीको विवरण

क्र. सं.	सूचना अधिकारीको नाम/थर	पद र श्रेणी	सम्पर्क नम्बर	इमेल	कैफियत
१	हेतुराम पुन	नायब सुब्बा, रा. प. अनं. प्रथम	9857836056	tso-chakchake@ird.gov.np	

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

-मदिरा नियमावली (संशोधनसहित), २०३३	-आयकर ऐन (संशोधनसहित), २०५८
-आयकर निर्देशिका (संशोधनसहित), २०६६	-आयकर नियमावली (संशोधनसहित), २०५९
-मूल्य अभिवृद्धि कर (संशोधनसहित), २०६९	-मूल्य अभिवृद्धि कर ऐन (संशोधनसहित), २०५२
-अन्तःशुल्क निर्देशिका (संशोधनसहित), २०६८	-मूल्य अभिवृद्धि कर नियमावली (संशोधनसहित), २०५३
-विद्युतीय बीजकसम्बन्धी कार्यविधि (संशोधनसहित), २०७४	-अन्तःशुल्क ऐन (संशोधनसहित), २०५८
-पूँजीगत लाभकरसम्बन्धी निर्देशिका (संशोधनसहित), २०७२	-अन्तःशुल्क नियमावली (संशोधनसहित), २०५९
	-मदिरा ऐन (संशोधनसहित), २०३१

- चालु आर्थिक वर्ष २०७९/०८० को माघदेखि चैत्र मसान्तसम्म विनियोजित बजेट र खर्चको विवरण निम्न चित्रमा प्रस्तुत गरिएको छ।



१३. तोकिएबमोजिमका अन्य कार्य

१३.१ सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह सुदृढीकरणका लागि भएका प्रयास

- सूचना अधिकारी नियुक्ति:- सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सूचना अधिकारी नियुक्त गरी निजका लागि छुट्टै फोन नम्बरको व्यवस्था।
- स्वतः प्रकाशन:- कार्यालयबाट भए गरेका मुख्य मुख्य कार्यहरूको स्वतः प्रकाशन गर्ने ध्येयले त्रैमासिक वा चौमासिक रूपमा "कर बुलेटिन" प्रकाशन।
- कार्यालयको सम्पादित कार्यहरूको समीक्षा तथा आगामी योजना तथा रणनीति सम्बन्धमा छलफल गरि निर्णय गर्न मासिक बैठक नियमित रूपमा बस्ने गरिएको ।
- विद्युतीय शासन
 - कार्यालय समयभित्र प्राप्त इमेलहरूको तत्काल प्रत्युत्तर दिइने।

- इमेल वा फोनमार्फत समेत सेवा प्रवाह गर्ने गरिएको।
 - अनलाइन पोर्टल (Any Desk) समेतको प्रयोगबाट करदातालाई सहजीकरण:- मूलतः भौचर सिर्जना गर्न, विवरण प्रविष्ट गर्न, आवेदन सम्प्रेषण गर्न आदि कार्य कम्प्युटरकै माध्यमबाट सेवा।
 - कार्यालयको नाममा फेसबुक आइडी सञ्चालन गरिएको। कार्यालयसँग सम्बद्ध सूचना सम्प्रेषण।
 - भाइबर तथा व्हाट्सपजस्ता सामाजिक सञ्जालका माध्यमबाट समेत करदाताहरूलाई सेवा-प्रवाह गर्ने गरिएको।
5. उजुरी पेटिकाको व्यवस्था:- करदाताहरूको गुनासो सङ्कलन तथा सुनुवाइका लागि उजुरी पेटिकाको व्यवस्था।
 6. शुद्ध खानेपानीको व्यवस्था:- करदाता वा सेवाग्राहीका लागि खानेपानीको लागि इलेक्ट्रिक वाटर फिल्टर जडान गरिएको ।
 7. शौचालय व्यवस्थापन:- सेवाग्राहीहरूका लागि शौचालयको व्यवस्था र सोको सरसफाइमा विशेष ध्यान दिइएको।
 8. कर शिक्षा तथा चेतना:- करदाता शिक्षा तथा कर चेतना कार्यक्रममार्फत करदाताहरूलाई कर कानूनको पालना, कानूनमा भएका परिवर्तित व्यवस्था तथा सरकारप्रदत्त छुट, सुविधा र सहूलियतका बारेमा जानकारी गराउने ध्येयले गरी कार्य क्षेत्र जिल्लाका विभिन्न स्थानमा गई कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरिएको।
 9. बजार अनुगमन:- व्यवसायीलाई करको दायरामा ल्याउन र कर कानूनको परिपालना गराउन नियमित रूपमा बजार अनुगमन गर्ने गरिएको।
 10. सेवाग्राहीमैत्री भौतिक संरचना:- करदाताहरूलाई पङ्क्ति (लाइन) मा बस्नु नपर्ने। सेवा प्रवाह कक्षसँगै करदाताहरूलाई बस्न मिल्ने गरी कुर्सी/चेयरको व्यवस्था गरिएको।
 11. फाइलसँगै घुम्नुपर्ने व्यवस्थाको अन्त्य:- विशेष प्रयोजनार्थ बाहेक करदाताले फाइल बोकी कार्यालयका कोठा कोठा धाउनु नपर्ने। कार्यालयका कर्मचारीले नै सबै प्रक्रिया पूरा गरिदिई करदाताको काम गरिदिने व्यवस्था।
 12. वेभसाइट अद्यावधिक: कार्यालयको वेभसाइट अद्यावधिक गरी नियमिति रूपमा सूचना प्रकाशन गर्ने गरिएको।

१३.२ करदाता सेवा कार्यालय चकचके, प्युठानद्वारा कर शिक्षा कार्यक्रम सञ्चालन

यस कार्यालयले मिति २०७९ चैत्र ०१ मा प्युठान जिल्लाको माण्डवी गा.पा., सरुमारानी गा.पा तथा स्वर्गद्वारी नगरपालिकाका उद्योगी तथा व्यावसायीहरू समेटेर विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा माण्डवी



गाउँपालिकाको सभाहलमा करशिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। इलाका प्रशासन कार्यालय जसपुर, तथा उल्लेखित तीनवटै स्थानीय तहहरू समेतको संयोजकत्वमा सञ्चालित कार्यक्रममा इलाका प्रशासन कार्यालय जसपुरका नायब सुब्बा श्री सुकुनराज विकले उद्घोषण, तथा इलाका प्रशासन कार्यालय जसपुरका कार्यालय प्रमुख श्री बाबुराम पुरी तथा माण्डवी गाउँपालिकाका

प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डेले उपभोक्ता हित सम्बन्धी तथा कर अधिकृत श्री सनु काफ्लेको करदाता शिक्षा सम्बन्धी प्रस्तुति रहेको थियो। उक्त कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता थियो।

चित्र: कर शिक्षा कार्यक्रम, चकचके, प्युठान, २०७९ चैत्र ०१।

१४. विविध : कर शिक्षा सूचना

- प्रत्येक करदाताले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र आय विवरण र सोअनुसार लाग्ने कर बुझाउनु पर्दछ। उदाहरणका लागि आ. व. २०७८/७९ को आय विवरण र सोअनुसारको कर रकम संवत् २०७९ साउन देखि असोज सम्म बुझाइसक्नु पर्दछ।
- चैत्र मसान्त कटेपछि कार्तिकदेखि जरिवानास्वरूप ढिला शुल्क र ब्याज लाग्न सुरु हुन्छ।
- अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्ने करदाताले आर्थिक वर्ष २०७९/८० का लागि इजाजतपत्र संवत् २०७९ साउन मसान्तसम्ममा नवीकरण गराइसक्नु पर्दछ। साउन समान्तसम्म नवीकरण नगरे/नगराएमा भदौदेखि प्रत्येक ३/३ महिनामा क्रमशः २५, ५०, ७५ र १०० प्रतिशतका दरले जरिवाना लाग्दछ।
- पूर्वानुमानित कर विवरण बुझाउने करदाता (वार्षिक रु. ३० लाखसम्म कारोबार वा आय रु. ३ लाख हुने करदाता) वा डे०१ आय विवरण बुझाउने करदाताले आ. व. २०७८/७९ मा निम्नबमोजिम कर तिर्नुपर्दछ:-
 - गाउँपालिका क्षेत्रमा : रु. २,५००/- मा ७५% छुट दिइएकाले रु. ६२५/- मात्र तिरे पुग्ने।
 - नगरपालिका क्षेत्रमा : रु. ४,०००/- मा ७५% छुट दिइएकाले रु. १,०००/- मात्र तिरे पुग्ने।
 - महानगर/उपमहानगरपालिका क्षेत्रमा : रु. ७,५००/- मा ७५% छुट दिइएकाले रु. १,८७५/- मात्र तिरे पुग्ने।
- डे०२ आय विवरण बुझाउने करदाताले तिर्नुपर्ने कर कारोबार रकमका आधारमा तय हुन्छ।
- डे०३ आय विवरण बुझाउने करदाताले आफ्नो कारोबारको लेखा परीक्षण गरी/गराई सोका आधारमा लागेको कर दाखिला गर्नु पर्दछ।
- डे१ र डे२ को करचुक्ता प्रमाणपत्र करदाता स्वयम्ले प्रिन्ट गरेर लिन सकिने छ ।
- कर प्रशासनसम्बन्धी कुनै द्विविधा, जिज्ञासा वा प्रश्न भएमा कार्यालयमा सम्पर्क राख्न सकिने छ।

१५. सम्पर्क-सूत्र

- ❖ कार्यालय प्रमुख/कर अधिकृत: ९८५७८३६०५६ (कार्यालय प्रयोजनार्थ मोबाइल नम्बर)
- ❖ सूचना अधिकारी: ९८६७८१६९०१ (कार्यालय प्रयोजनार्थ मोबाइल नम्बर)
- ❖ Email: tso-chakchake@ird.gov.np
- ❖ फेसबुक आइडी: करदाता सेवा कार्यालय प्युठान

[Type text]

॥इतिश्री॥